

# Psa

## Chapter 53

Nepali Interlinear

Reference: Nepali ERV

אֱלֹהִים	אֵין	בְּלִבּוֹ	נִבְּל	אָמַר	לְדָוִד :	מִשְׁכִּיל	מַחֲלַת	עַל-	לְמִנְצָח	1
परमेश्वर	छैन	आपनो-हृदयमा	मूर्खले	भन्छ	दाऊदको	मास्कील	माहलत	माथि	संगीत-निर्देशकलाई	
<a href="#">H0430</a>	<a href="#">H0369</a>		<a href="#">H5036</a>	<a href="#">H0559</a>	<a href="#">H1732</a>	<a href="#">H4905</a>	<a href="#">H4257</a>		<a href="#">H5329</a>	
				טוֹב :	עֲשֵׂה-	אֵין	עָוֹל	וְהִתְעִיבוּ	הַשְׁחִיתוּ	
				भलाई	गर्ने	छैन	अधर्म	र-घृणा-लाग्दो-गरे	भ्रष्ट-गरे	
						<a href="#">H0369</a>		<a href="#">H8581</a>	<a href="#">H7843</a>	

केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्। त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्, अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्।

אֱת-	חַיֵּשׁ	מִשְׁכִּיל	הִישׁ	לְרֵאוֹת	אָדָם	בְּנֵי	עַל-	הַשְּׁקִיף	מִשְׁמַיִם	אֱלֹהִים	2
परमेश्वरलाई	खोज्ने	बुद्धिमान्	कोही-छ	हेर्नलाई	मानवका	छोराहरू	माथि	हेर्नुभयो	स्वर्गबाट	परमेश्वरले	
<a href="#">H0853</a>	<a href="#">H1875</a>		<a href="#">H3426</a>	<a href="#">H7200</a>	<a href="#">H0120</a>			<a href="#">H8259</a>	<a href="#">H8064</a>	<a href="#">H0430</a>	
										אֱלֹהִים :	
										परमेश्वर	
										<a href="#">H0430</a>	

त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ। परमेश्वरले ज्ञानी पुरुषहरूलाई खोजिरहनु भएको छ, जसले परमेश्वरलाई नै खोजिरहेछन्।

אֶחָד :	גַּם-	אֵין	טוֹב	עֲשֵׂה-	אֵין	נִאֲלַח	יַחְדָּו	סָג	כָּלוּ	3
एउटा	एकजना-पनि	छैन	भलाई	गर्ने	छैन	भ्रष्ट-भए	सँगै	फर्के	सबैजना	
<a href="#">H0259</a>	<a href="#">H1571</a>	<a href="#">H0369</a>			<a href="#">H0369</a>	<a href="#">H0444</a>		<a href="#">H5472</a>	<a href="#">H3605</a>	

तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्। प्रत्येक मानिस कपटी छन्। कसैले पनि राम्रो काम गर्दैन। एकजना पनि राम्रो काम गर्ने मानिस छैन।

לֹא	אֱלֹהִים	לָקַח	אֶכְלוּ	עָמִי	אֶכְלוּ	אָנֹן	פְּעֻלֵי	יָדְעוּ	הָלֹא	4
पुकार्दैनन्	परमेश्वरलाई	रोटी	खाएजस्तै	मेरा-जनतालाई	खानेहरू	अधर्म	दुष्टता-गर्नेहरूले	जान्दैनन्	के	
<a href="#">H3808</a>	<a href="#">H0430</a>	<a href="#">H3899</a>	<a href="#">H0398</a>		<a href="#">H0398</a>	<a href="#">H0205</a>	<a href="#">H6466</a>	<a href="#">H3045</a>	<a href="#">H3808</a>	
									הֲרָאוּ :	
									बोलाउदैनन्	
									<a href="#">H7121</a>	

परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्। तिनीहरूले मलाई प्रार्थना गर्दैनन्। दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।”

חָנָה	עֲצָמוֹת	צָרַר	אֱלֹהִים	כִּי-	פָּחַד	הָיָה	לֹא-	פָּחַדוֹ	פָּחַדוֹ	וְשָׂם	5
घेरा-हाल्नेका	हाडहरू	छर्पट-पार्नुभयो	परमेश्वरले	किनभने	भय	थिएन	थिएन-जहाँ	भय	डराए	त्यहाँ	
<a href="#">H2583</a>	<a href="#">H6106</a>	<a href="#">H6340</a>	<a href="#">H0430</a>		<a href="#">H6343</a>	<a href="#">H1961</a>	<a href="#">H3808</a>	<a href="#">H6343</a>	<a href="#">H6342</a>	<a href="#">H8033</a>	
										מִאֲסָם :	
										त्याग्नुभयो	
										परमेश्वरले	
										किनभने	
										लज्जित-पार्यु	
										<a href="#">H0430</a>	
										<a href="#">H0954</a>	

तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन् त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इसाएल का शत्रुहरू हुन्। परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ। यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्, अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ।

יגל आनन्दित-होस् <a href="#">H1523</a>	עמנו आफनो-जनताको <a href="#">H7622</a>	שָׁבוֹת दासत्व <a href="#">H0430</a>	אלהים परमेश्वरले <a href="#">H7725</a>	בָּשׂוּב फर्काउनुहुन्छ <a href="#">H3478</a>	יִשְׂרָאֵל इसाएललाई <a href="#">H3444</a>	יְשׁוּעָה मुक्ति <a href="#">H6726</a>	מִצִּיּוֹן सियोनबाट <a href="#">H5414</a>	יָמָן दिन्थे <a href="#">H4310</a>	מִי कसले <a href="#">H3478</a>
						יִשְׂרָאֵל: इसाएल <a href="#">H8055</a>	יְשׁוּעָה रमाओस् <a href="#">H3290</a>	יַעֲקֹב याकूब <a href="#">H3290</a>	

म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि इसाएल को निम्ति विजय ल्याउनु हुनेछ। त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ। याकूब प्रफुल्लित हुनेछ। इसाएल आनन्दले ओतप्रोत हुनेछ।